

जङ्गलमा आगो चेतावनी बिना नै अचानक सुरु हुन सक्छ। के अपेक्षा गर्ने भन्ने कुरा बुझनाले आपतमा तपाईंलाई अगाडीको योजना बनाउन मद्दत पुग्न सक्छ।

CFS (Country Fire Service) ले ५ मिनेट बुशफायर योजना प्रदान गर्दछ जुन ३ वटा सजिलो चरणहरूमा पूरा गर्न सकिन्छ। यदि तपाईं बुशफायर क्षेत्रमा बस्नुहुन्छ वा गाडी कुदाउँदै हुनुहुन्छ वा बुशफायर क्षेत्रमा कसैलाई भेट्न जाँदै हुनुहुन्छ भने यो योजना प्रयोग गर्नुहोस्।

अनुवादित र पढ्न सजिलो बुशफायर निर्देशिकाको लागि:

<https://cfs.sa.gov.au/about/publications/easy-english-other-languages/> हेर्नुहोस्

बुशफायर मौसम अघि नै, आफ्नो घर सम्पत्ति र परिवार तयार पार्न महत्त्वपूर्ण छ।

- तपाईं बस्ने, काम गर्ने र यात्रा गर्ने क्षेत्रको डढेलोको जोखिम र इतिहास जान्नुहोस्
- आफ्नो दैनिक आगोको खतराको स्तर तपाईं र कुन अग्नी-निषेध जिल्लामा बस्नुहुन्छ त्यसबारे <https://cfs.sa.gov.au/warnings-restrictions/restrictions/australian-fire-danger-ratings/> <https://cfs.sa.gov.au/warnings-restrictions/restrictions/total-fire-bans-ratings/> मा बुझ्नुहोस्।
- डढेलो लागेको बेला वा विनाशकारी आगोको खतराको चरम दिनहरूमा के गर्ने र कहाँ जाने भन्ने योजना बनाउनुहोस्
- तपाईंको नजिकको बुशफायर सुरक्षित स्थान र बुशफायर अन्तिम बिकल्पका आवासहरू (Bushfire Last Resort Refuges) कहाँ छन् र ति कसरी प्रयोग गर्ने भनेर जान्नुहोस् <https://cfs.sa.gov.au/plan-prepare/before-a-fire-be-prepared/bushfire-safer-places/>
- आपतकालीन जानकारी कसरी पहुँच गर्ने भन्ने जान्नुहोस् जस्तै CFS वेबसाइटद्वारा <https://cfs.sa.gov.au/warnings-restrictions/warnings/current-warnings/>, ABC Adelaide रेडियो 891AM, सोस्यल मिडिया, जानकारी फोनलाईन 1800 362 361, र Alert SA फोन एआप।
- आफ्ना योजनाहरूको बारेमा साथीहरू, परिवार र छिमेकीहरूसँग कुरा गर्नुहोस्
- यदि तपाईं काममा हुनुहुन्छ वा उच्च जोखिमका दिनहरूमा वा आगो लागेको बेला यात्रा गर्दै हुनुहुन्छ भने के गर्ने भन्ने योजना बनाउनुहोस्
- CFS [Your guide to Bushfire Safety](#), वा [easy read guide](#) पढ्नुहोस् वा CFS सँग कार्यक्रममा भाग लिनुहोस् <https://cfs.sa.gov.au/events/events/all-events/>

बुश फायर (वन आगलागी)

आफैलाई र आफ्नो घर सम्पत्ति तयार गर्न CFS निम्न सिफारिस गर्दछ:

- तपाईंको घर सम्पत्ति प्रती डढेलोको जोखिम थाहा पाउनुहोस् (तपाईंले CFS' [Household self-assessment tool](#)) प्रयोग गर्न सक्नुहुन्छ)
- तपाईंको घर वरपरबाट ज्वलनशील सामग्रीहरू हटाउनुहोस्, जस्तै काठको चोइटा, काठ र बाहिरी खाटपात
- आफ्नो घरको २० मिटर भित्र वनस्पति व्यवस्थापन गरेर सुरक्षित ठाउँ सिर्जना गर्नुहोस्। तल सम्म झुण्डिएका हाँगाहरू हटाएर, पातहरू सफा गरेर, र घाँस छोटो राखेर यो गर्न सक्नुहुन्छ। आफ्नो घर माथी झुण्डिएका वा घरलाई छोएको रूखहरू काट्नुहोस्।
- तपाईंको घरलाई ज्वालो-निषेध बनाउनुहोस्: घर मुनिका, सिकुवा वा कौसीका प्वालहरू र खाली ठाउँहरू टाल्नुहोस्; छतका कुनै पनि ढीला टालीहरू वा खाली ठाउँहरू मर्मत गर्नुहोस्; झ्यालहरू, खाली ठाउँहरू र चोर दुलाहरू मसिनो तारको जालीहरूले घेर्नुहोस्; पात वा झिल्का जम्मा हुन सक्ने कुनाहरू र दरारहरू मर्मत गर्नुहोस् वा भर्नुहोस्।
- छानाको पानी बग्ने नालीबाट पातहरू हटाउनुहोस्।
- घाँस काट्ने मिसिन, पानी तान्ने पम्प, पानी छिर्किने प्रणाली र आगो निभाउने यन्त्रहरू सहित सबै उपकरणहरू जाँच गर्नुहोस् र मर्मत गर्नुहोस्।
- तपाईंको बीमा अझै पर्याप्त छ कि छैन जाँच गर्नुहोस्
- आफ्नो आपतकालीन किट तयार राख्नुहोस् / जाँच गर्नुहोस् (किट खण्ड हेर्नुहोस्)
- तपाईंको वन डढेलोबाट बाँच्ने योजनाको समीक्षा गर्नुहोस्, अद्यावधिक गर्नुहोस् र त्यसको अभ्यास गर्नुहोस्।

यो सन्देश र अन्य सम्बन्धित जानकारीको लागि
www.cfs.sa.gov.au हेर्नुहोस्
Multicultural Communities Council of SA द्वारा समर्थित

